

क्षेत्रीय निर्देशक
राष्ट्रीय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय,
बितांमोड, भापा।
१ मे, २०२३ । वि.सं. २०८० वैशाख १८

राष्ट्रीय चिया तथा कफी विकास बोर्ड
क्षेत्रीय कार्यालय, बितांमोड, भापा
दिनांक २९/०५/२०२३
दिनांक २९/०५/२०२३
दिनांक २९/०५/२०२३

विषय: चिया मजदुरका हकहितसम्बन्धी माग यथाशीघ्र सम्बोधन गराउन पहल गरिदिने बारे ।

नेपालका चौध जिल्ला गरेर करिब २५,००० हेक्टरमा फैलिएको चियाखेती हाम्रो देशको एक प्रमुख नगदे वाली रहिआएको कुरा यहाँलाई अवगत नै छ । आयातमा निर्भर नेपालको अर्थतन्त्रलाई उकास्न चिया निर्यातले केही राहत दिदै आएको छ ।

चिया निर्यात मार्फत देशले विदेशी मुद्रा आर्जन गरिराख्दा चियाश्रमिकको जीवनमा भने कुनै तात्त्विक परिवर्तन आउन सकेको छैन । चिया उद्योग एक श्रम प्रधान उद्योग हो र नेपालको करिब ४०,००० देखि ५०,००० जनशक्ति चिया बगान तथा चिया प्रशोधन कारखानामा रोजगाररत छन् । महङ्गी आकाशिएको वर्तमान अवस्थामा चिया बगानमा श्रमिकहरू सरकारले तोकिएको दैनिक ज्याला ४३५ रुपैयाँमा चित्त बुझाउन बाध्य छन् तर अन्य क्षेत्रका मजदुरहरूले भने न्यूनतम दैनिक ज्याला ५७७ रुपैयाँ पाइरहेका छन् । सञ्चय कोष (आधारभूत पारिश्रमिक २८१ रुपैयाँको १० प्रतिशत) र उपदान (आधारभूत पारिश्रमिक २८१ रुपैयाँको ८.३३ प्रतिशत) बाहेक श्रमिक तथा श्रमिकका परिवारका लागि स्वास्थ्य उपचार र दुर्घटना बीमा तथा निःशुल्क शिक्षाजस्ता कुनै पनि सामाजिक सुरक्षाको व्यवस्था छैन । राज्यले सुनिश्चित गरेको सञ्चय कोष र उपदान पनि नियमित श्रमिकले मात्र पाउने हुँदा कुल श्रमिकहरूमध्ये करिब ७० प्रतिशत मौसमी श्रमिकहरू उक्त सुविधाबाट वञ्चित छन् । श्रमिकहरू आफ्नो हकअधिकार सुनिश्चितताका लागि वारम्बार सङ्घर्षमा उत्रन बाध्य छन् । उद्योगीहरू भने चिया क्षेत्रमा मनग्य लाभ नभएको कारण देखाउँदै श्रमिकका मुद्दा सम्बोधन गर्न अनिच्छुक तथा अनुदार देखिन्छन्; तर चिया क्षेत्र साँच्चिकै विस्तारित तथा नाफामूलक बनाउने दिशातिर गरिने प्रयास भने सन्तोषजनक छैन । जस्तै, ग्रान्डिड तथा वजारीकरणको समस्या उत्तिकै ठूलो छ । गुणस्तरीय/आकर्षक प्याकिङ गरी भारतबाहेक अन्य तेश्रो मुलुकमा बजार विस्तार गर्ने योजनामा सफलता प्राप्त गर्न सकिएको छैन ।

चियाको मूल्य शृङ्खलाका विविध समस्याहरूबीच श्रमिकहरू पि्लिएका छन्, शोपित छन् । चिया बगानमा कार्यरत नियमित तथा मौसमी श्रमिकहरूका निरन्तर सङ्घर्ष र आन्दोलनका मागहरूलाई सम्बोधन गर्नका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमक्ष हाम्रा निम्न मागहरू सम्बोधन गराउन पहलकदमी लिन र समन्वयकारी भूमिका निर्वाह गर्न हामी आह्वान गर्दछौं :

१. न्यूनतम पारिश्रमिकको विषयमा चिया मजदुरका विरुद्ध हुने कानुनी विभेदको अन्त्य हुनुपर्छ । सबै क्षेत्रका लागि समान न्यूनतम पारिश्रमिक लागू गरिनुपर्छ ।
२. वैज्ञानिक र व्यावहारिक मापदण्डका आधारमा पारिश्रमिक निर्धारण गरिनुपर्छ ।
३. स्थानीय सरकारले श्रम डेस्क स्थापना गरेर सम्बन्धित स्थानीय निकायले मजदुरहरूको सूचीकरणको व्यवस्था मिलाउनुपर्छ ।
४. चिया क्षेत्रमा महिला मजदुरको बाहुल्यता रहेको तथ्यलाई ध्यानमा राखेर योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा बमोजिम महिलालाई विस्तारित सुत्केरी विदा र बाल हेरचाह सुविधाजस्ता विशेष प्रावधान

लागू गर्नुपर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा मजदुर सूचीकृत गर्ने सम्बन्धमा ट्रेड युनियन र उद्योगीबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्छ ।

५. रोजगारीको प्रकृति अस्थायी भएपनि वा स्थायी भएपनि सबै मजदुरलाई रोजगार सम्झौतापत्र दिएपछि मात्र काममा लगाइनुपर्दछ र श्रम ऐन २०७४ का सबै प्रावधानको पालना गरिनुपर्दछ ।

६. श्रम ऐन २०७४ को दफा १० बमोजिम सबै प्रकारका मजदुरहरूलाई सञ्चय कोष र उपदान रकमको व्यवस्था गरिनुपर्छ र उक्त मजदुरले रोजगारी छाडेपछि सञ्चित रकम-सुविधा उपलब्ध गराउनुपर्छ ।



.....
[Handwritten Signature]

सही कुमार राई
उपाध्यक्ष

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ
केन्द्रीय समिति

.....

सीता सापकोटा
अध्यक्ष

अखिल नेपाल चिया मजदुर संघ
केन्द्रीय समिति